



खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

प्रधान कार्यालय काठमाडौं

सतहमार्गबाट खाद्यवस्तु ढुवानीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वानको सूचना

तेश्रो पटक प्रकाशित मिति: २०७८।०८।१०

यस कम्पनीको तर्फबाट आर्थिक वर्ष २०७८।०७९ मा राज्यभरका विभिन्न स्थानहरूमा सतहमार्गबाट खाद्यवस्तु ढुवानी गर्नु पर्ने भएकोले PAN/VAT मा दर्ता भएका, ईच्छुक ईजाजत प्राप्त फर्म, संस्था वा कम्पनीबाट देहाय बमोजिमका शर्तहरूको अधिनमा रहने गरी गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।

- कम्पनीको तोकिएको कार्यालयबाट पछि फिर्ता नहुने गरी तोकिएको दस्तुर बुझाई बोलपत्र फाराम, बोलपत्र सम्बन्धी कागजात तथा बोलपत्रदाताले पालना गर्नु पर्ने शर्तहरूको विवरण, सो सम्बन्धी जानकारी र सम्झौता पत्रको नमूना संलग्न गरिएको बोलपत्र कागजात सेट मिति २०७८।०८।२४ गते सम्ममा खरिद गर्न सकिने छ र सोही बोलपत्र फाराम भरी पेश गर्नु पर्नेछ । बोलपत्र कागजात खरिद गर्न निवेदन, फर्म रजिष्ट्रेशन प्रमाणपत्र, PAN/VAT दर्ता प्रमाणपत्र र २०७६।०७७ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ ।
- बोलपत्रदाता वा निजको अधिकृत प्रतिनिधिले रीतपूर्वक सहि छाप तथा शिलबन्दी गरी मिति २०७८।०८।२६ गतेका दिन दिउंसो १२.०० बजे भित्र तोकिएको कार्यालयमा बोलपत्र बुझाई सक्नु पर्नेछ । बोलपत्र बुझाएको कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधि समेतको उपस्थितिमा सोही मिति २०७८।०८।२६ अपरान्ह २:०० बजे बोलपत्र खोलिने छ । तर, बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएता पनि बोलपत्र खोल्ने कार्यमा कुनै बाधा हुने छैन ।
- एउटै बोलपत्रदाताले कुनै एक वा सो भन्दा बढी सेक्टरहरूमा खाद्यवस्तु ढुवानीको लागि बोलपत्र दिन सक्नेछ । तर जति वटा सेक्टरको लागि बोलपत्र पेश गर्ने हो, ती सेक्टरहरूको लागि बेग्ला बेग्लै बोलपत्र फाराम भरी पेश गर्नु पर्नेछ र तोकिए बमोजिम बेग्ला बेग्लै धरौटी, बैंक जमानत राख्नु पर्नेछ ।
- बोलपत्रदाताले बोलपत्रसाथ धरौटी वापत तोकिएको रकम यस कम्पनीको सम्बन्धित कार्यालयको बैंक खातामा जम्मा गरेको सक्ल बैंक भौचर वा कम्पनीमा नगद जम्मा गरेको नगदी रसिद बोलपत्रसाथ पेश गर्नु पर्नेछ । बोलपत्रदाताले विड बण्डको लागि धरौटी वापत बैंक जमानी राख्न चाहेमा बोलपत्र पेश गर्ने अन्तिम मितिले कम्तिमा १२० दिन अवधिको बैंक जमानी राख्नु पर्नेछ । स्वीकृत बोलपत्रदाताले नियमानुसार धरौटी वापत नगद जम्मा गरी वा २०७९ साल पौष मसान्त सम्म अवधि रहेको 'क' बर्गको वाणिज्य बैंकबाट जारी भएको बैंक जमानत पेश गरी सम्झौता गर्नु पर्ने छ । बोलपत्र स्विकृतिको सूचना पत्रिकामा प्रकाशित मितिले १५ दिन भित्र सम्झौता गर्न नआएमा बोलपत्र साथ पेश गरेको धरौटी, बैंक जमानत जफत हुनेछ ।
- कम्पनीको डिपो कार्यालय संचालनमा नरहेको स्थानमा वा डिपोमा कर्मचारी नभएको स्थानमा वा अस्थायी विक्री केन्द्रमा ढुवानीको लागि पटक पटक गरी बुझ्ने खाद्यान्नको प्राप्त गर्ने कार्यालयको निर्धारित विक्री मूल्यले हुने रकम चलान गर्ने वा प्राप्त गर्ने कार्यालयको जिल्ला स्थित कम्पनीको कार्यालयमा ढुवानीकर्ताले अग्रिम रूपमा जम्मा गरी खाद्यान्न जिम्मा लिनु पर्नेछ । यसरी ढुवानी गरी तोकिएको स्थानमा पुऱ्याए पछि सम्बन्धित पालिकाको समन्वय र रोहवरमा खाद्यान्न विक्री वितरण गरी खाद्यान्न प्राप्ती एवं विक्री गरेको मुचुल्का, भरपाई, आदि कागजात तयार गरी यस कम्पनीको संबन्धित कार्यालयमा पेश गर्नु पर्नेछ ।
- बोलपत्रदाताले VAT/PAN दर्ता प्रमाणपत्र, कर क्लियरेन्स पत्र, फर्म वा कम्पनी रजिष्ट्रेशनको प्रमाणपत्रको प्रतिलिपि, घोषणापत्र र तोकिए बमोजिमको नगद धरौटी वा बैंक जमानत सहितका कागजातहरू संलग्न गर्नु पर्नेछ र बोलपत्रको खाम बाहिर "खाद्यवस्तु ढुवानीको बोलपत्र" भन्ने उल्लेख हुनको साथै ढुवानीको सेक्टर समेत उल्लेख गरी बोलपत्रदाताको पूरा नाम, थर, ठेगाना स्पष्ट लेखिएको हुनु पर्नेछ ।
- बोलपत्र खरिद गर्ने वा पेश गर्ने अन्तिम दिन बिदा परेमा सोहि अनुरूप बोलपत्र खरिद गर्ने, पेश गर्ने र खोलिने दिन पछि सर्नेछ ।
- आवश्यकता अनुसार ढुवानी सेक्टर, परिमाण थपघट हुन सक्नेछ । प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने र आंशिक रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार कम्पनीमा सुरक्षित रहने छ ।

९. यो सूचनामा उल्लेख भएका कुराहरु यसै बमोजिम र उल्लेख नभएका कुराहरु सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावलि २०६४, बोलपत्र कागजातमा उल्लेखीत शर्तहरु र यस कम्पनीको विनियमावली अनुसार हुनेछ ।

१०. ढुवानी गर्नु पर्ने सेक्टरहरु, बोलपत्र दस्तुर, धरौटी रकम र ढुवानी हुने मोटा मोटी परिमाण तथा अन्य विस्तृत जानकारीको लागि कम्पनीको प्रधान कार्यालय, सम्बन्धित कार्यालयको सूचना पाटीमा तथा कम्पनीको वेबसाईट www.fmtc.org.com.np मा समेत सूचना हेर्न सकिने छ । अन्य कुरा बुझ्न परेमा कम्पनीको सम्बन्धित कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

खाखवस्तु ढुवानी गर्नु पर्ने सेक्टर, मोटामोटी परिमाण, धरौटी रकम र बोलपत्र दस्तुर आदि विवरण तपशिल बमोजिम रहेको छ :-

सि. नं	जिल्ला	सि. नं	खाद्यान्न ढुवानी सेक्टर		बोलपत्र खरिद गर्ने कार्यालय	बोलपत्र बुझाउने कार्यालय	ढुवानी हुने मोटा मोटी परिमाण क्वी. मा	धरौटी रकम रु.	बोलपत्र दस्तुर रु.	बाटो म्याद (दिन)
			देखि	सम्म						
१	काठमाण्डौ	१	नेपालगंज	काठमाडौं	नेपालगंज/काठमाडौं	नेपालगंज	३०००	४८०५१	१०००	४
२	गोरखा	१	गोरखा	सिर्दिबास डिपो	पोखरा/गोरखा	गोरखा	२०००	११६८५०	३०००	१५
३		२	गोरखा	माछाखोला	पोखरा/गोरखा	गोरखा	५००	७३१०	१०००	७
४		३	विमलनगर	सिर्दिबास डिपो	पोखरा/गोरखा	पोखरा	१५००	९४०५०	१०००	१५
५	रुकुम पश्चिम	१	नेपालगंज	चौरजहारी	नेपालगंज/मुसीकोट	नेपालगंज	७५०	९४०५	१०००	१०
६	दाङ	१	नेपालगञ्ज	तुलसीपुर	नेपालगञ्ज/तुलसीपुर	नेपालगञ्ज	३०००	१२३९८	१०००	३
७	जाजरकोट	२	तुलसीपुर	जाजरकोट स.मु.	तुलसीपुर/जाजरकोट	तुलसीपुर	२०००	२४७९५	१०००	५
८		३	जाजरकोट	नलगाड वि.के	जाजरकोट/सुर्खेत	जाजरकोट	५००	५१७३	१०००	१०
९		४	जाजरकोट	चौखा डिपो	जाजरकोट/सुर्खेत	जाजरकोट	८००	९८९५	१०००	१०
१०	दैलेख	१	नेपालगञ्ज	दैलेख स.मु	नेपालगञ्ज/दैलेख	नेपालगञ्ज	१०००	१०३४६	१०००	४
११		४	सुर्खेत	चामुण्डा	सुर्खेत/दैलेख	सुर्खेत	५००	२०५९१	१०००	१२
१२	सुर्खेत	१	नेपालगञ्ज	सुर्खेत	नेपालगञ्ज/सुर्खेत	नेपालगञ्ज	३०००	१५४७६	१०००	४
१३	जुम्ला	१	नेपालगञ्ज	जुम्लाकोट डिपो	नेपालगञ्ज/जुम्ला	नेपालगञ्ज	१०००	३६३०९	१०००	१५
१४	अछाम	१	धनगढी	कमलबजार	धनगढी/मंगलसेन	धनगढी	५००	१२७५४	१०००	१२
१५		२	धनगढी	विनायक	धनगढी/मंगलसेन	धनगढी	५००	१३२२४	१०००	१२
१६	वैतडी	१	धनगढी	गोठालापानी	धनगढी/महेन्द्रनगर	धनगढी	५००	१०००४	१०००	१२
१७		२	धनगढी	पुरचौडीहाट	धनगढी/महेन्द्रनगर	धनगढी	१०००	३४४००	१०००	१२
१८	दार्चुला	२	धनगढी	सुनसेरा	धनगढी/महेन्द्रनगर	धनगढी	८००	२८९५६	१०००	१५

खरिद एकाई, प्रधान कार्यालय, काठमाडौं, फोन नं ०१(४२५५८६५) , website: www.fmtc.org.np